



# अख्तियार दुरुपयोग अनुसन्धान आयोग

टंगाल, काठमाडौं

मिति: २०७५।११।०१ गते

## प्रेस विज्ञप्ति

विषय: आरोप-पत्र दायर गरिएको ।

राजस्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक, ललितपुरको च.नं. २१५ मिति २०७५।०८।२५ गतेको पत्रसाथ प्राप्त कागजातका प्रतिलिपीबाट रसुवा भन्सार कार्यालय टिमुरे रसुवाको प्रज्ञापनपत्र नं. M ८३४७ बाट मितेरी इन्टरनेशनल (स्थायी लेखा नं. ६०३०२५९६३) ले चाइल्ड भेष्ट, बेबी इलास्टिक कट्टु, इलास्टिक कट्टु, भेष्ट भनी जाँचपास गरी ना ५ ख ६६५४ नम्बरको मालबाहक ट्रकमा लोड गरी काठमाण्डौ तर्फ ल्याउदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोकबाट खटिएको टोलीले नियन्त्रणमा लिई सोही विभागबाट अनुसन्धान गरी मिति २०७५।०८।२४ गते काठमाण्डौ जिल्ला अदालतमा राजस्व चुहावटको कसुरमा भन्सार अधिकृत पवित्र कुमार खड्का समेत माथि मुद्दा दायर गरी उक्त मुद्दाको अभियोग पत्र सहितका प्रतिलिपी कागजात/उजुरी उपर अनुसन्धान हुँदा Adidas लेखिएका भेष्ट र कट्टु एउटै प्लास्टिकमा रहेका सेटहरू भन्सार ऐन, २०६४ को दफा ५७ को उपदफा (९) मा भएको व्यवस्था र जुत्ताको हकमा दफा ५७ को उपदफा (६) विपरीत पैठारीकर्ता वा भन्सार एजेण्टले एउटा मालवस्तुलाई अर्कै मालवस्तु भनी वा एक प्रकारको पदार्थबाट निर्मित मालवस्तुलाई अर्कै पदार्थबाट निर्मित मालवस्तु भनी वा मालवस्तुको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार र गुणस्तर मध्ये सबै वा कुनै कुरा फरक पारी घोषणा गरेमा वा कुनै मालवस्तु घोषणा नै नगरी भन्सार ऐन बमोजिम सजाय हुने कसुर गरी नेपाल सरकारलाई तिर्नु/बुझाउनु पर्ने राजस्व कम तिर्ने नियतले राजस्वको दायित्व कम हुने गरी र एउटा मुलुकमा बनेको सामानलाई अर्को मुलुकको भनी उत्पत्तिको मुलुक फरक पारी मालवस्तुको चारित्रिक गुण, नाप, आकार जस्ता विवरण फरक पारी गलत घोषणा गरी वास्तविक रूपमा तिर्नु/बुझाउनु पर्ने राजस्व रकम भन्दा कम राजस्व तिरी काठमाण्डौ तर्फ ल्याउदै गरेको अवस्थामा वरामद भएको पाईयो। Classic Footware Made in Thailand उल्लेख भएको Ladies Shoses २१६० जोडा जुत्ताको उत्पत्तिको मुलुक चाईना देखाई भन्सार ऐन, २०६४ को दफा ५७ को उपदफा (६) बमोजिम उत्पत्तिको मुलुक फरक पारी गलत घोषणा गरिएकोमा भन्सार कार्यालयबाट भन्सार ऐन, २०६४ को दफा ५७ को उपदफा (६) बमोजिम जरिवाना गर्नु पर्नेमा जरिवाना नगरी जाँचपास गरी मालवस्तुको नाम, प्रकृति, उत्पादन गर्ने देश र गुणस्तर समेत फरक परेको हुँदा प्रतिवादीहरू एक आपसमा मिलेमतो गरी भन्सार प्रज्ञापनपत्रमा मालवस्तुको गलत घोषणा गरी वास्तविक तिर्नु पर्ने राजस्व नतिरी राजस्व चुहावट गरी/गराई मालवस्तु पैठारी गरीएकोले उक्त कार्यमा संलग्न रहेका देहाय बमोजिमका ८ जनाव्यक्तिहरू उपर देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजायको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

देहाय:

सि. नं.	नामथर	पद	कार्यालय	विगो	कसुर र सजायको मागदावी
१	पवित्र कुमार खड्का	भन्सार अधिकृत	रसुवा भन्सार कार्यालय, टिमुरे, रसुवा	रु.७,५९,६३,१९०।१२	भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क), (ख) र (घ) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ बमोजिम सजाय गरी ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम सजाय ।
२	धिरज कुमार थापा	नायव सुव्वा	"	"	"
३	सुमन श्रेष्ठ	धनी एवं प्रोपाईटर	मितेरी इन्टरनेशनल ट्रेडर्स	"	भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७, दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) देहाय (झ) ले हुने सजायमा ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सजाय
४	रन्जन त्रिपाठी	भन्सार छुटाई ल्याएको सामान आफ्नो हो भनी निवेदन साथ राजस्व अनुसन्धान विभागमा उपस्थित भएका	मितेरी इन्टरनेशनल ट्रेडर्स	"	"
५	धन बहादुर तामाङ	प्रोपाईटर एवं गाडीधनी	लाइटाइड ट्रेड कर्न्सन	"	"
६	आकाश श्रेष्ठ	नेपाल बङ्गलादेश बैंकले गाडी नामसारी गर्न पत्राचार गरेको व्यक्ति		"	"
७	निरन्जन त्रिपाठी	गाडी जिम्मा लिएका व्यक्ति		"	"
८	डम्बर बहादुर श्रेष्ठ	गाडी चालक		"	"

(रामेश्वर दंगाल)  
सह-सचिव एवं प्रवक्ता